



स्थानीय राजपत्र

घोराही उप-महानगरपालिका

५ नं. प्रदेश, घोराही, दाढ

खण्ड २) संख्या ४३ स्थानीय राजपत्र भाग २ मिति २०७५।१।२४

घोराही उप-महानगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्र कार्य सञ्चालन विधि, २०७५

प्रस्तावना :

भौगोलिक, भौगर्भिक, सामाजिक तथा आर्थिक र अव्यवस्थित बस्ती विकासजस्ता कारणले बढ्दै गएको विपद्को जोखिमलाई न्यूनीकरण गर्दै घोराही उप-महानगरपालिका क्षेत्रभित्र प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपबाट हुन सक्ने विपद्वाट सर्वसाधारणको जिउज्यान तथा सार्वजनिक निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवं सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्दै आपतकालीन समयमा नागरिकको तत्कालै खोज तथा उद्धार गरी सहयोगको सुनिश्चितताका लागि घोराही उप-महानगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना र सञ्चालन गर्न वाञ्छनीय भएकोले,

घोराही नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७५ को दफा ५ को उपदफा (द) ले दिएको अधिकार प्रयोग गरी नगर विपद् व्यवस्थापन समितिले यो कार्य सञ्चालन विधि, २०७५ बनाई नगर सभाबाट पारित भई लागू गरिएको छ ।

परिच्छेद- १

परिभाषा :

१. संक्षिप्त नाम र प्रारम्भ :

- (१) यस कार्य सञ्चालन विधिको नाम “घोराही उप-महानगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्र, कार्य सञ्चालन विधि, २०७५” रहेको छ ।
- (२) यो कार्य सञ्चालन विधि नगरसभाले स्वीकृत गरी राजपत्रमा प्रकाशन भएको मितिदेखि लागू हुनेछ ।

२. परिभाषा :

- (१) विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्य सञ्चालन विधिमा,
- (क) “नगर प्रमुख” भन्नाले घोराही उप-महानगरपालिकाको प्रमुख सम्फनु पर्छ ।
- (ख) “नगर उप-प्रमुख” भन्नाले घोराही उप-महानगरपालिकाको उप-प्रमुख सम्फनु पर्छ ।
- (ग) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले घोराही उप-महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्फनु पर्छ ।
- (घ) “आपतकालीन अवस्था” भन्नाले जन वा धनको क्षति हुन नदिन तत्कालै उद्धार गर्नुपर्ने प्राकृतिक वा गैरप्राकृतिक प्रकोपको अवस्था सम्फनुपर्छ ।
- (ङ) “ऐन” भन्नाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ सम्फनु पर्छ ।
- (च) “केन्द्र” भन्नाले दफा ३ बमोजिम गठन भएको घोराही उप-महानगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्र सम्फनु पर्छ ।
- (छ) “विपद् व्यवस्थापन समिति” भन्नाले घोराही नगर विपद् व्यवस्थापन समिति सम्फनु पर्छ ।
- (ज) “स्थलगत सर्वेक्षण” भन्नाले उप-महानगरपालिकाद्वारा गठित टोली वा घोराही उप-महानगरपालिकाबाट खटाएको कुनै कर्मचारीले स्थलगत

रूपमा छलफल समेत गरी सूचना संकलनमार्फत गरिएको सर्वेक्षणलाई सम्झनु पर्छ ।

- (भ) “सरोकारवाला” भन्नाले नगर कार्यपालिकाको निर्णयले प्रत्यक्ष रूपमा प्रभाव पार्ने व्यक्ति वा संस्थालाई जनाउँछ ।
- (ज) “सरोकारवाला निकाय” भन्नाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विपद् व्यवस्थापनमा सहयोग गर्ने वा गर्न सक्ने सरकारी, गैरसरकारी र सामुदायिक संघसंस्थालाई सम्झनु पर्छ र सो शब्दले संयुक्त राष्ट्र संघीय वा अन्य अन्तर्राष्ट्रिय संघसंस्थालाई समेत जनाउँछ ।
- (ट) “सामुदायिक संस्था” भन्नाले उप-महानगरपालिका क्षेत्रभित्र गठन भई उप-महानगरपालिकामा सूचीकृत भएको समुदायमा आधारित संगठित संस्था सम्झनु पर्छ ।
- (ट) “संरचना” भन्नाले घर, टहरा, गोदाम, सेड, ग्यारेज, पर्खाल, सडक, सामुदायिक तथा सार्वजनिक भवन, पुल जस्ता स्थायी रूपले निर्माण भएका भौतिक संरचना सम्झनु पर्छ ।

परिच्छेद- २

केन्द्र तथा काम, कर्तव्य र अधिकार

३. केन्द्रको कार्यगत संरचना :

- (१) उप-महानगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्र विपद् व्यवस्थापन समितिको निर्देशनमा सञ्चालित हुनेछ ।
- (२) केन्द्रको कार्यगत संरचना अनुसूची-१ बमोजिम हुनेछ ।

४. केन्द्रको कार्यक्षेत्र :

- (१) केन्द्रको कार्यक्षेत्र देहाय बमोजिम हुनेछ :
- (क) विपद् व्यवस्थापन समितिबाट तयार योजना तथा कार्यक्रमको अधीनमा रही कार्य गर्ने,
- (ख) आफ्नो क्षेत्रभित्र विपद् पूर्वतयारी सम्बन्धी कार्य गर्ने,

- (ग) स्थानीय तहमा विपद् व्यवस्थापन सूचना प्रणाली तथा पूर्वसूचना संकलन, विश्लेषण र प्रवाह गर्ने,
- (घ) विपद्को समयमा प्रयोग गर्न सकिने गरी वारुणयन्त्र लगायतका अन्य उपकरणहरु तयारी अवस्थामा राख्ने तथा सञ्चालन गर्ने/गर्न लगाउने,
- (ङ) स्थानीय विपद् व्यवस्थापन समिति र बडास्तरमा यस्तो समिति भएमा सो समितिसँग प्रत्यक्ष समन्वय र सहकार्यमा अन्य कार्यहरु गर्ने गराउने,
- (च) विपद् व्यवस्थापन समितिले तोकेका अन्य कार्यहरु ।

५. केन्द्रको काम, कर्तव्य तथा अधिकार :

- (१) केन्द्रले आफ्नो कार्यक्षेत्रभित्र विपद् पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभका सम्बन्धमा देहाय बमोजिमका कार्य गर्नेछ,
- (क) आफ्नो क्षेत्रभित्र विपद्जन्य घटनाबाट हुन सक्ने वा भएको क्षतिको जानकारी प्राप्त हुनासाथ केन्द्रको आन्तरिक बैठक बस्नु पर्नेछ र सोको जानकारी विपद् व्यवस्थापन समितिलाई दिने,
- (ख) विपद्का घटना भइहालेको अवस्थामा बैठक बस्नु पहिले नै खोज तथा उद्धार गर्न नजिकको सुरक्षा निकाय र विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने,
- (ग) बैठकले कार्यक्षेत्रभित्रको अवस्था विश्लेषण गरी विपद् व्यवस्थापन समितिसँग विपद् प्रतिकार्यमा सक्रिय हुने विषयगत क्षेत्रलाई सक्रिय बनाउन अनुरोध गर्ने,
- (घ) आवश्यकता बमोजिम शीघ्र पुनर्लाभका कार्य सञ्चालन गर्न आवश्यक स्रोत व्यवस्था तथा कार्यान्वयनका लागि उप-महानगरपालिकाको स्रोत परिचालन गरी तोकिएको निकायसँग समन्वय गर्ने,
- (ङ) स्थानीय तहको सम्पर्क तथा समन्वय बिन्दुको रूपमा काम गर्ने,
- (च) मानवीय सहायता सम्बन्धी सबै प्रकारका कार्य गर्न वा गराउन सहयोग र सहजीकरण गर्ने,

- (छ) आवश्यकता अनुसार जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला आपतकालीन केन्द्र तथा अन्य आपतकालीन कार्य सञ्चालन केन्द्र र तालुकदार निकायसँग समन्वय गर्ने,
- (ज) आफ्नो कार्यक्षेत्रभित्रका घटनाको सूचना तथा तथ्यांक संकलन, प्रशोधन र विश्लेषण गरी विपद्का सूचना तथा तथ्यांकको विपद् व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी अद्यावधिक गर्ने र उप-महानगरपालिका तथा सरोकारवाला निकायलाई उपलब्ध गराउने,
- (झ) आफ्नो कार्यक्षेत्रभित्र क्षमता विकास क्षेत्र पहिचान गरी कार्यक्रम सञ्चालन गर्ने वा गर्न लगाउने,
- (ञ) विपद्को सामना गर्न उप-महानगरपालिकाको साधन-स्रोत र क्षमताबाट संभव नभएमा जिल्ला, प्रदेश, केन्द्र र साभेदार संस्थाहरुबाट सहयोग माग गर्ने,
- (ट) केन्द्रमा प्राप्त सबै प्रकारका सूचनाहरू तत्काल प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने,
- (ठ) विपद् व्यवस्थापन समितिद्वारा तोकिएका अन्य कार्यहरु गर्ने,

परिच्छेद- ३

सम्पर्क विवरण र केन्द्रको आधारभूत कार्यविधि

६. सम्पर्क विवरण :

- (१) केन्द्रको सञ्चार सम्पर्क विवरण अनुसूची-२ बमोजिम हुनेछ ।
(२) केन्द्रसँग सम्बन्धित विवरण नियमितरूपमा अद्यावधिक गर्नुपर्नेछ ।

७. केन्द्र क्रियाशील रहने अवस्था :

- (१) केन्द्र हप्ताको सातौ दिन चौबिसै घण्टा सञ्चालन हुनेछ ।
(२) केन्द्र देहायको अवस्थामा विशेष क्रियाशील रहनेछ :
(क) उप-महानगरपालिका क्षेत्रभित्र विपद्को अवस्थामा जनधनको क्षति भएमा वा जनजीवन असामान्य भई संकट उत्पन्न भएमा,

(ख) केन्द्र प्रमुखले उप-महानगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्देशन बमोजिम कार्य सञ्चालन गर्नुपर्ने भएमा ।

८. केन्द्रको बैठक :

(१) केन्द्रको बैठक देहायबमोजिम बस्नेछ :

(क) केन्द्रको बैठक सामान्यत : महिनाको एकपटक बस्नेछ ।

(ख) यसका अलावा आफ्नो क्षेत्रभित्र विपद्जन्य घटना भएको वा हुनसक्ने जानकारी प्राप्त हुनासाथ आवश्यकता बमोजिम जुनसुकै समय केन्द्रको बैठक बस्न सक्नेछ ।

(ग) केन्द्रले आफ्नो बैठकमा आवश्यकता बमोजिम कुनै विषेशज्ञ वा अन्य व्यक्तिलाई आमन्त्रण गर्न सक्नेछ ।

(घ) बैठक केन्द्रको संयोजकको अध्यक्षतामा बस्नेछ र बैठकको माइन्यूट तथा निर्णयहरु आन्तरिक व्यवस्थापन हेने कर्मचारीले प्रमाणित गरी राख्नेछ ।

(ङ) केन्द्रको बैठकसम्बन्धी व्यवस्था केन्द्रले निर्धारण गरेबमोजिम हुनेछ ।

परिच्छेद- ४

केन्द्रका आधारभूत कार्य

९. केन्द्रका आधारभूत कार्यहरु गर्ने प्रक्रिया :

(१) केन्द्रले आफ्नो काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा देहायको विषयमा देहाय बमोजिम हुने गरी गर्नेछ :

(क) समन्वय तथा सहकार्य र अभिलेख सम्बन्धमा :

(१) विपद्को समयमा केन्द्रले आफ्नो क्षेत्रको सूचना संकलन गर्ने, विपद् व्यवस्थापन समितिको समन्वयमा स्थानीय तहमा कार्यरत सरकारी, गैरसरकारी निकाय, नागरिक समाज र व्यवसायिक क्षेत्रसँग विपद् प्रतिकार्य तथा शीघ्र पुनर्लाभका कार्यलाई प्रभावकारी बनाउन समन्वय र सहकार्य गर्ने ।

- (२) विपद् प्रभावित क्षेत्रका सरोकारवालाहरुसँग सल्लाह र सुभाव लिएर तत्काल आवश्यक निर्णय गरी प्रतिकार्यलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापन समितिसमक्ष आवश्यक पर्ने सहयोग माग गर्ने ।
- (३) विपद्का समयमा आफ्नोक्षेत्रमा तत्काल खोज तथा उद्धार र राहत व्यवस्थापनको लागि स्थानीय स्रोतको परिचालनको अभिलेख राख्ने ।
- (४) विपद्सम्बन्धी सूचना संकलन, क्षति विश्लेषण र अवस्था लेखाजोखाका लागि प्रतिवेदन तयार गर्ने ।
- (ख) पूर्वतयारी सम्बन्धमा :
- (१) स्थानीय तहको विपद् पूर्वतयारी र प्रतिकार्य योजना तयार गर्ने ।
- (२) कार्यक्षेत्रभित्र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका लागि कार्यशाला, परिदृश्य अभ्यास (Simulation) र नियमित अन्तर्क्रिया सञ्चालन तथा समन्वय गर्ने ।
- (३) कार्यक्षेत्रमा सम्भावित विपद्को सामना गर्न खोज तथा उद्धारको क्षमता, राहत सामग्रीको भण्डारण तथा उपलब्ध हुने सम्भावित स्रोतको विवरण र फरक फरक विपद्बाट प्रभाव पर्न सक्ने जनसंख्याको पूर्ण विवरण अध्यावधिक गरी राख्ने र उप-महानगरपालिकालाई उपलब्ध गराउने ।
- (४) आफ्नो कार्यक्षेत्रभित्र भएका विपद् पूर्वतयारी सम्बन्धी कार्यको अनुगमन गरी विपद्का समयमा प्रभावकारी प्रतिकार्य तथा पुनर्लाभ गर्ने व्यवस्था भएको सुनिश्चित गर्ने । पूर्वतयारीका कार्यमा कमीकमजोरी देखिएमा त्यसमा सुधार गर्न विपद् व्यवस्थापन समितिसँग सल्लाह र सहयोग माग गर्ने ।
- (५) आफ्नो कार्यक्षेत्रभित्र भएका नदीनाला तथा अन्य समयमा सुक्खा रही वर्षातको समयमा धेरै मात्रामा पानी हुने स्थानको साथ साथै आगलागी/भूकम्प जस्ता प्रकोप भएमा निश्चित क्षेत्रका लागि निश्चित ठाउँमा पानीको प्वाइन्ट (Hydrant)/जम्मा हुने सुरक्षित स्थान

(Safe Place) पहिचान गर्ने ।

(ग) पूर्वसूचनाको व्यवस्था सम्बन्धमा :

(१) पूर्वसूचना प्रवाह गर्न समुदाय तहको पूर्वसूचना प्रणालीको विकास गर्न गाउँपालिका/नगरपालिका, जिल्ला र स्थानीय संघसंस्थासँग समन्वय तथा सहकार्य गर्ने तथा यस्तो संरचनालाई प्रभावकारी बनाउन सम्पर्क बिन्दूको रूपमा काम गर्ने ।

(२) समुदायमा आधारित पूर्वसूचना प्रणालीहरूबाट प्राप्त सूचना उप-महानगरपालिकाको समन्वयमा जिल्ला, प्रदेश र केन्द्रीय आपतकालीन कार्यसञ्चालन केन्द्र समक्ष पुऱ्याउनुका साथै जिल्ला, प्रदेश र केन्द्रबाट जारी भएको पूर्वसूचना वा चेतावनीलाई तत्कालै आफ्नो कार्यक्षेत्रभित्र प्रवाह गरी आवश्यक परेमा बसोबास खाली गराउन र समुदायका मानिसलाई सुरक्षित स्थानमा लैजान व्यवस्था मिलाउने । यसक्रममा देहायका कार्य गर्ने :

(क) नगरप्रहरी र स्थानीय तहका स्वयंसेवक परिचालन गर्ने ।

(ख) स्थानीय तहमा क्रियाशील अन्य सुरक्षा निकाय परिचालन गर्न उप-महानगरपालिकामा अनुरोध गर्ने ।

(ग) समुदायमा रहेका महिला, गर्भवती, सुत्करी वा शिशुलाई स्तनपान गराउने महिला, बालबालिका, किशोर/किशोरी, अपांग, वृद्धवृद्धा, विरामीलाई सुरक्षित स्थानमा लैजान प्राथमिकता दिने ।

(घ) ठाउँ सारिएका मानिसलाई बस्न र खानको उचित व्यवस्था मिलाउन सम्बन्धित निकाय र क्षेत्रसँग समन्वय गर्ने ।

(घ) प्रतिकार्य व्यवस्थापन सम्बन्धमा : आफ्नो क्षेत्रभित्र विपद् परेमा मानवीय सहयोग उपलब्ध गराउने संस्था वा निकायलाई सुरक्षित बासस्थान, खाद्यान्न, खानेपानी, सरसफाई तथा स्वास्थ्य प्रवर्द्धन, लत्ताकपडा तथा गैरखाद्य सामग्री, शिक्षा तथा शैक्षिक सामग्री, संरक्षण जस्ता आधारभूत वस्तु तथा सेवा उपलब्ध गराउन उप-महानगरपालिका समक्ष समन्वय

गरी देहाय बमोजिम कार्य गर्ने :

- (१) समितिका सदस्यबीच आवश्यक छलफलका लागि सहजीकरण गर्ने ।
- (२) कार्यक्षेत्रभित्र भएका राहत सामग्री र स्रोतको समीक्षा गरी नपुग स्रोत र साधनको व्यवस्थाका लागि उप-महानगरपालिकामा अनुरोध गर्ने ।
- (३) कार्यक्षेत्र र आसपासका व्यक्ति, स्वयंसेवक, संस्था र नागरिक समाजबाट प्राप्त हुने राहत सहयोग निश्चित व्यक्ति वा समुदायभित्र दोहोरो पर्न नदिन एकद्वार पद्धतिबाट वितरणको व्यवस्था मिलाउने र समितिले गरेका निर्णय कार्यान्वयन गर्न समन्वय गर्ने ।
- (४) सुरक्षा तथा संरक्षणसम्बन्धमा : आफ्नो कार्यक्षेत्र भित्र विपद्वाट प्रभावित समुदायको सुरक्षा तथा संरक्षणका लागि केन्द्रले देहाय बमोजिमको कार्य गर्नेछ :

 - (१) प्रारम्भिक सुरक्षाका लागि उप-महानगरपालिकासँग माग गरी नगर प्रहरी परिचालन गर्ने ।
 - (२) स्थानीय, जिल्लास्तरीय र आवश्यकता बमोजिम उप-महानगरपालिका मार्फत अन्य सुरक्षा निकायमा तत्कालै खबर गर्ने र तत्काल खोजी तथा उद्धार कार्य शुरु गर्ने/गराउने ।
 - (३) विपद्वाट प्रभावित भएका महिला, गर्भवती, सुत्केरी वा शिशुलाई स्तनपान गराउने महिला, बालबालिका, अपांग, वृद्धवृद्धा, विरामी, कुपोषित बालबालिका, मानसिक रूपमा विक्षिप्त व्यक्ति र यौनजन्य हिंसाबाट प्रभावित हुन सक्ने वर्गको संरक्षणको विशेष व्यवस्था गर्न समन्वय गर्ने ।

परिच्छेद- ५

केन्द्रको सूचना प्रणाली

१०. विपद् व्यवस्थापन सूचना प्रणालीको प्रयोग :

(१) केन्द्रले विपद् प्रतिकार्य तथा पुनर्लाभका कार्यलाई पारदर्शी, जिम्मेवारयुक्त र प्रभावकारी बनाउन सूचना व्यवस्थापनका सन्दर्भमा देहाय बमोजिमका कार्य गर्नेछ :

(क) सूचना तथा सञ्चार व्यवस्थापन सम्बन्धमा :

(१) केन्द्रले विपद्सम्बन्धी सूचना तोकिए बमोजिमको सूचना प्रणालीमा प्रवृष्ट गर्नु पर्नेछ । सूचनामा आउने विविधतालाई दृष्टिगत गरी पहिले प्रविष्ट गरिएका सूचनाको पुनः परीक्षण गरी जिल्ला, प्रदेश र राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ र आवश्यकता अनुसार सूचना माग गर्नुपर्नेछ । सूचना प्रवाहका लागि देहायका अभिलेख समावेश हुनेछन् :

१. कार्यक्षेत्रभित्रको संकटासन्ताता, जोखिम र क्षमताको अभिलेख,
२. कार्यक्षेत्रमा रहेका जनसंख्या मध्ये उच्च जोखिममा रहेको जनसंख्याको विस्तृत र पूर्ण अभिलेख,
३. कार्यक्षेत्रमा भएका महत्वपूर्ण पूर्वाधारहरू तथा विपद् का समयमा परिचालन हुने सेवाको अभिलेख,
४. आपतकालीन समयमा आवश्यक पर्ने बन्दोबस्ती तथा यातायातका वैकल्पिक मार्गहरूको अभिलेख,
५. प्रतिकार्यमा प्रयोग हुने मानव संशाधन र भौतिक सामग्रीको सूची,
६. सञ्चार सुविधाहरूको उपलब्धता र विस्तृत विवरण,
७. विपद् सम्पर्क व्यक्तिहरूको सम्पर्क नम्बर ।

(ख) सञ्चार संयन्त्र सम्बन्धमा :

केन्द्रले आपतकालीन समयमा आफ्नो क्षेत्रको सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । उप-महानगरपालिका तहको सूचना

संकलनको मुख्य स्रोत स्थानीय स्वयंसेवक, नगर प्रहरी, सुरक्षा निकाय, सञ्चारकर्मी र समुदाय हुनेछन् । यस सन्दर्भमा केन्द्रको सञ्चार सम्पर्कको संरचना अनुसूची- ३ बमोजिम हुनेछ ।

(ग) रेडियो सञ्चार सम्पर्क सम्बन्धमा : केन्द्रको रेडियोसँग देहायका निकायको नियन्त्रण कक्षसँग सम्पर्क हुनेछ :

१. जिल्ला, प्रदेश र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र,
२. नेपाली सेना,
३. नेपाल प्रहरी,
४. सशस्त्र प्रहरी बल,

५. अन्य उप-महानगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्र,

(घ) भीएचएफ रेडियो र एचएफ रेडियो सम्बन्धमा : केन्द्रले प्रयोग गर्ने भीएचएफ रेडियो र एचएफ रेडियो अनुसूची-४ बमोजिमको ढाँचाको हुनेछ ।

(ड) गलत सूचना नियन्त्रण सम्बन्धमा : केन्द्रले आफ्नो कार्यक्षेत्रमा भएका विपद्सम्बन्धी घटनाको सूचना तथा तथ्यांक गलत रूपमा प्रवाह हुन नदिन सूचना सम्प्रेषण प्रक्रियालाई नियन्त्रित र व्यवस्थित बनाउनु पर्छ । गलत सूचना सम्प्रेषण हुँदा प्रतिकूल प्रभाव पर्ने भएकाले विभिन्न निकाय वा ठाउँबाट प्राप्त सूचनाको परीक्षण गरेर मात्र सार्वजनिक गर्नुपर्छ । कुनै क्षेत्रबाट गलत सूचना सम्प्रेषण भएको पाइएमा केन्द्रले यथार्थमा आधारित भएर तत्कालै खण्डन गरी सही सूचना प्रवाह गर्ने व्यवस्थालाई सशक्त बनाउनु पर्छ ।

(च) सूचना विश्लेषण सम्बन्धमा : केन्द्रले सूचना विश्लेषण गर्दा देहाय बमोजिम गर्नु पर्नेछ :

१. विपद् र त्यसबाट प्रभावित क्षेत्रमा सञ्चालन गरिने प्रतिकार्यसम्बन्धी कार्य विपद् व्यवस्थापन समितिबाट प्राप्त भएका निर्देशनको कार्यान्वयन र परिस्थिति विश्लेषणका लागि सूचनाको अभिलेख राख्ने,

२. प्राप्त सूचनाको प्रयोग प्राथमिकताका आधारमा गर्ने,
 ३. विपद्सम्बन्धी सूचनाको प्रवाह आवश्यकता बमोजिम अद्यावधिक गर्ने,
 ४. परिस्थिति प्रतिवेदन (Situation Report) का माध्यमबाट सरोकारवालाहरूलाई अद्यावधिक सूचना उपलब्ध गराउने ।
- (छ) सूचनाको प्राथमिकता क्रम सम्बन्धमा : केन्द्रले प्राप्त सूचनाको विश्लेषण र परीक्षण गर्नुपर्नेछ । त्यसरी परीक्षण गरिएका सूचनालाई अनुसूची-५ बमोजिमको प्राथमिकता क्रममा राखेर केन्द्रले प्रवाह गर्नेछ ।
- (ज) सूचना अधिकृतको जिम्मेवारी सम्बन्धमा : सूचना अधिकृतको देहायका जिम्मेवारी हुनेछन् :
- (१) कार्यक्षेत्रबाट प्राप्त सूचनाको अध्ययन गरी प्राथमिकता निर्धारण गर्ने ।
 - (२) हरेक सूचना कुन प्रयोजनका लागि प्रयोग गरिएको हो सो खुलाउने ।
 - (३) परिस्थिति विश्लेषण प्रतिवेदन आवश्यकता बमोजिम दैनिक वा साप्ताहिक वा मासिक रूपमा तयार गर्ने ।
- (४) ऐतिहासिक प्रयोजनका लागि उपयुक्त हुने प्रकारले सूचनाको अभिलेख राख्ने ।
- (५) प्रमुख प्रशासकीय अधिकृत वा केन्द्र प्रमुखको अनुमति लिएर सर्वसाधारणको लागि सूचना प्रवाह गर्ने ।
- (झ) रात्रिकालीन सूचना व्यवस्थापन सम्बन्धमा :
- (१) कार्यालय समय समाप्त भएपछि कार्यक्षेत्रबाट विपद्सम्बन्धी सूचना प्राप्त भएमा त्यस्तो सूचना प्रमुख प्रशासकीय अधिकृत, केन्द्र प्रमुख वा तोकिएको अधिकृतको मोबाइल, घरको फोन वा रेडियो सञ्चारमार्फत प्राप्त हुने व्यवस्था मिलाउनु पर्नेछ ।
 - (२) विपद्को प्रकृति हेरी केन्द्रको सञ्चालन एक जना अधिकृतको नेतृत्वमा अन्य कर्मचारीसहित २४ घण्टा नै सञ्चालनमा राख्नुपर्नेछ ।
 - (३) विपद्सम्बन्धी घटनाको विवरण प्राप्त हुनासाथ केन्द्रलाई क्रियाशील गराउने अधिकार तत्काल काममा रहेको अधिकृतसमक्ष रहनेछ ।

निजले केन्द्रलाई तत्काल क्रियाशील गराई परिस्थितिलाई नियन्त्रणमा लिन र आवश्यक समन्वय गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यस कार्यमा खटिएको अधिकृतले तत्कालै केन्द्रका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउनु पर्नेछ ।

- (ज) प्रतिवेदन सम्बन्धमा : केन्द्रले कार्यक्षेत्रबाट प्राप्त विपद्सम्बन्धी सूचना, तथ्यांक, विपद्को अवस्था, प्रतिकार्य र पुनर्लाभका लागि भएका काम तथा विषयगत क्षेत्र र सरोकारवाला बीच भएका समन्वयका साथै स्रोत परिचालनजस्ता विषयलाई समेटेर प्रतिवेदन तयार पारी आवश्यकता बमोजिम नियमित रूपमा देहाय बमोजिमका निकायलाई उपलब्ध गराउनेछ :
- (क) जिल्ला, प्रदेश र केन्द्रीय विपद् व्यवस्थापन समिति,
- (ख) सीमाना जोडिएका गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेश र केन्द्रीय आपतकालीन कार्यसञ्चालन केन्द्र,
- (ग) मानवीय सहयोगमा संलग्न संस्था तथा निकाय (सरोकारवाला मन्त्रालयको नीति निर्देशन तथा समन्वय संयन्त्र अनुसार) ।
- (ट) द्रूत क्षति लेखाजोखा : विपद्को प्रभावकारी प्रतिकार्य र पुनर्लाभका लागि केन्द्रमार्फत् विभिन्न निकायले घटनाबाट भएको मानवीय क्षति, भौतिक तथा संरचनात्मक क्षतिको बारेमा द्रूत क्षति लेखाजोखा गर्नेछन् । यसका लागि केन्द्रले विपद् व्यवस्थापन समिति र सरोकारवाला निकायसँग समन्वय गरी सहयोग गर्ने वा विशेषज्ञको सहयोगमा आफै पनि क्षतिको लेखाजोखा गर्नसक्नेछ । क्षतिको लेखाजोखा देहायका चरणमा गर्नु पर्नेछ :
- तत्काल द्रूत लेखाजोखा (IRA): ० देखि २४ घण्टासम्ममा गरिने । जसमा प्रभावित व्यक्तिको तत्कालीन आधारभूत आवश्यकता, जोखिममा परेका जनताको संरक्षणको सरोकार र उपलब्ध सेवाको बारेमा लेखाजोखा गरिन्छ । यस प्रयोजनका लागि अनुसूची (६) बमोजिमको

ढाँचा प्रयोग गरिनेछ ।

- बहुक्षेत्र प्रारम्भिक द्रूत लेखाजोखा (MIRA): (७२ घण्टादेखि सात दिनभित्र) प्रारम्भिक द्रूत लेखाजोखा सकिनासाथ बहुक्षेत्र प्रारम्भिक द्रूत लेखाजोखा (MIRA) गरिनेछ । यस प्रयोजनका लागि अनुसूची- (७) बमोजिमको ढाँचा प्रयोग गरिनेछ ।

परिच्छेद- ६ कर्मचारी व्यवस्थापन

११. कर्मचारी व्यवस्थापन :

- (१) केन्द्रमा कर्मचारीको व्यवस्था अनुसूची-८ बमोजिम हुनेछ ।
- (२) केन्द्रमा कर्मचारी व्यवस्थापनको अन्य व्यवस्था देहाय बमोजिम हुनेछ :
 - (क) केन्द्रमा कार्यरत कर्मचारीको कार्य समयको तालिका दुरुस्त राख्नु पर्नेछ ।
केन्द्रका प्रमुखले कर्मचारीका कार्यसमय विस्तृत तालिका तयार गरी आन्तरिक सूचना पाटीमा टाँस गर्नु पर्नेछ ।
 - (ख) कर्मचारीको कार्य समय परिवर्तन गर्दा कम्तिमा पनि ३० मिनेटको समय खपिने व्यवस्था मिलाउनु पर्नेछ । पालो हस्तान्तरण गरिने कर्मचारीलाई हस्तान्तरण गर्ने कर्मचारीले आफ्नो समयमा भएका कार्य र बाँकी कार्यबारे पूर्ण जानकारी गराउनु पर्नेछ ।

परिच्छेद- ७ अन्य व्यवस्थापन

१२. केन्द्र रहने स्थान र सुरक्षा व्यवस्था : केन्द्र उप-महानगरपालिकाको कार्यालयको हाताभित्र वा अन्यत्र उपयुक्त स्थानमा रहनेछ । यसको सुरक्षा नगर प्रहरी वा उप-महानगरपालिकाको कार्यालयले तोकेको सुरक्षा निकायले गर्नेछ ।

१३. केन्द्रका स्रोत-सामग्रीहरू :


- (१) केन्द्रमा अनुसूची-९ बमोजिमका सामग्रीहरू रहने छन् । ती सामग्री विपद् प्रतिकार्यका लागि प्रयोग हुने गरी यथास्थानमा तयारी अवस्थामा रहनेछन् ।
- (२) केन्द्रले प्रयोग गर्ने अभिलेख दर्ता किताब, लगबुक, सूचना विवरण फाराम, प्रतिवेदनको नमूना आदि राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले स्वीकृत गरेको ढाँचा प्रतिकूल नहुने गरी उप-महानगरपालिकाले स्वीकृत गरेको ढाँचा अनुसार प्रयोग गर्नेछ ।

१४. आधारभूत कार्य सञ्चालन विधिको पुनरावलोकन :

- (१) प्रस्तुत कार्य सञ्चालन विधि विपद्पूर्व, आपतकालीन समयमा गर्नुपर्ने प्रतिकार्य तथा पुनर्लाभका कार्यलाई प्रभावकारी बनाउन र सोको लागि आवश्यक पर्ने पूर्वतयारी गर्न तयार गरिएको छ । यसलाई उप-महानगरपालिकाको आवश्यकता बमोजिम समयसापेक्ष पुनरावलोकन गरी नियमित गर्न सक्नेछ ।

अनुसूची-१


केन्द्रको कार्यगत संरचना



अनुसूची- २
सम्पर्क विवरण

केन्द्र रहने स्थान	उप-महानगरपालिकाको कार्यालयको हाता वा उप-महानगरपालिकाले तोकेको स्थान
सम्पर्क व्यक्ति	
नाम र पद	
फोन नं. र मोबाइल	
रेडियो कल साइन	
फ्याक्स	
सेटेलाइट फोन	
वेब साइट	
ईमेल	
वैकल्पिक सम्पर्क व्यक्ति १	
नाम र पद	
ईमेल	
फोन नं. र मोबाइल	
रेडियो कल साइन	
फ्याक्स	
सेटेलाइट फोन	
ईमेल	
वैकल्पिक सम्पर्क व्यक्ति २	
नाम र पद	
ईमेल	
फोन नं. र मोबाइल	
रेडियो कल साइन	
फ्याक्स	
सेटेलाइट फोन	
ईमेल	

अनुसूची- ३
सञ्चार संयन्त्र



अनुसूची- ४
रेडियोका प्रकार

क्र सं.	रेडियो सेट [Radio set (VHF)]	च्यानल	कैफियत
१	मोटोरोला जीपी ३८० (Motorola Gp 380)	१, २, ३, ४, ५, ६	सिमप्लेक्स (Simplex)

क्र सं.	रेडियो सेट [Radio set (HF)]	च्यानल	कैफियत
१	कोडान (Codan)	१, २	

अनुसूची- ५
सूचनाको प्रथमिकता

प्राथमिकता क्रम	विपद्को अवस्था	समयसीमा (बढीमा)
१	जीवन खतरामा परेको छ, र तत्कालै उद्धार गर्नु आवश्यक छ	१० मिनेट
२	जीवन खतरामा पर्ने सम्भावना छ, र शीघ्र उद्धार गर्नु जरुरी छ	२० मिनेट
३	विपद्को प्रभाव उच्च छ, र समयमै प्रतिकार्य गर्नु जरुरी छ,	३० मिनेट
४	विपद्का दैनिक घटना विवरणहरू	१२ घण्टा

द्रष्टव्य : प्राथमिकताक्रम १ उच्च र ४ न्यून

अनुसूची- ६

प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदन फाराम

फारम नं. १ (० देखि २४ घण्टा)

आपतकालीन अवस्था शुरुभएको मिति :

प्रतिवेदन मिति :

प्रतिवेदन तयार गर्ने :

संस्था :

ठेगाना :

टेलिफोन नं. :

जिल्लाको नाम:	गाउँपालिका/नगरपालिकाको नाम:					
हाल उत्क्षेत्रमा प्रभाव पारेको प्रमुख प्रकोप/विपद (ठीक चिन्ह लगाउने)						
वाढी		महामारी		खडेरी		भूकम्प
पहिरो		आगलागी		चट्याङ्ग		अन्य
उप-महानगरपालिकाको केन्द्र वा राष्ट्रिय लोकमार्गबाट सबैभन्दा बढी प्रभावित वडा को दूरी (पैदल.....घण्टा/यातायत....घण्टा)						

क्र. सं.	वडा नं.	प्रकोपको प्रकार	जनसङ्ख्या				प्रभावित परिवार		विस्थापित परिवार		झर्ति भएका घरसुरी		आवश्यकता कुनै केन बोनमा देखिएको छ	
			मृत्यु		हराएको		धाइते		जनसङ्ख्या		घरसुरी			
			पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	घरसुरी	पुरुष	महिला	घरसुरी		

खण्ड २) संख्या ४३ स्थानीय राजपत्र भाग २ मिति २०७५।१।२४

(क) प्रभावित क्षेत्रमा आधारभूत संरचना तथा सेवाको अवस्था :

क्रसं	क्षतिको विवरण	संख्या	क्षति		जम्मा अनुमानित क्षति (भूल्यमा)	सूचना सङ्कलनको लागि अपनाएको प्रक्रिया	कैफियत
			पूर्ण	आशिक			
१	विद्यालय भवन						
२	पुल तथा सडक						
३	हेल्पोप्ट / स्वास्थ्य चौकी						
४	सामुदायिक स्रोत केन्द्र						
५	अन्न वाली (विद्या / रोपनी)						
६	खेतीयोग्य जमीन (विद्या/रोपनी)						
७	घरपालुवा पशु						
८	साना पसल						
९	माछा पोखरी						
१०	सञ्चार						
११	विद्युत						
१२	अन्य						

ख) उद्धार तथा राहत कार्यमा संलग्न निकाय तथा संस्थाहरु :

कामको विवरण	संस्थाको नाम				

तयार गर्नेको हस्ताक्षर

नाम :

पद :

स्वीकृत गर्नेको हस्ताक्षर

नाम :

पद :

कार्यालयको छाप :

अनुसूची- ७

**बहु-क्षेत्रगत प्रारम्भिक दूत लेखाजोखा फाराम,
बहु प्रकोप प्रभावित समुदायको लागि**

(Multi-Cluster Initial Rapid Assessment (MIRA))

१.लेखाजोखा गर्ने समूहको विवरण		१.२ निरीक्षण अवधि	
१.१ संलग्न संस्थाहरु/संलग्न टोलीका सदस्यहरु :	१.३ टोली प्रमुखको नाम	१.४ सम्पर्क विवरणहरु:	१.२ निरीक्षण अवधि
		टेलिफोन : ई मेल :	देखि सम्म

२. भौगोलिक विवरण					
२.१ जिल्लाको नाम:			२.२ गापा/नपाको नाम:		
२.३ वडा नं.:			२.४ प्रभावित क्षेत्रको नाम: GPS वा P-कोड:		
२.५ वडाको उचाई (समुद्र सतहसे):			२.६ वडाको अक्षाश (Latitude)		२.७ वडाको देशान्तर (Longitude)
२.८ प्रमुख प्रकोप/विपद् (ठीक चिन्ह लगाउने)					
२.८.१ वडी	२.८.२ महामारी	२.८.३ खडेशी	२.८.४ भूकम्प		
२.८.५ पहिरो	२.८.६ आगलागी	२.८.७ टट्टाहाङ्ग	२.८.८ अन्य		
२.९ उप-महानगरपालिकाको नक्सा प्रयोग गरी विपद्वाट प्रभावित वडा तथा समुदायको अवस्था निम्नआधारमा वर्णीकरण गर्ने					
२.९.१ अति प्रभावित वडा/समुदाय (ज्यादै दुष्टो प्रभाव):					
२.९.२ बही प्रभावित वडा/समुदाय (बही प्रभाव):					
२.९.३ सामान्य प्रभावित वडा/समुदाय (मध्य प्रभाव):					
२.९.४ कम प्रभावित वडा/समुदाय (कम प्रभाव):					
२.९.५ प्रभावित नभएको वडा/समुदाय (प्रभाव नभएको):					
२.१० सांही नक्सामा सङ्केतात यातायातको पहच नभएको प्रभावित वडा/समुदाय झूँगत गर्ने					
२.११ सोही नक्सामा आनन्दिक रूपमा विस्थापित परिवारको अस्थायी स्थान झूँगत गर्ने :					
२.१२ सोही नक्सामा यातायातको महत्वपूर्ण पूर्वाधारहरु (वाटो, पुल, विमानस्थलजस्ता मौतिक संरचना) झूँगत भएको नभएको झूँगत गर्ने					
२.१३ सोही नक्सामा समावित सुरक्षा चुनौतीहरु (इक्कीत, अन्य सम्ह.आदि) को विषय झूँगत गर्ने					
२.१४ गाउँपालिका/नगरपालिकाका केन्द्र वा राष्ट्रिय लोकमानगवाट सबैभन्दा बढी प्रभावित वडा/समुदायको दूरी पैदल:घण्टा/यातायात:घण्टा)					
३. उप-महानगरपालिकाकातहमा विचार पुर्याउनुपर्ने तथ्यांकहरु (स्वास्थ्य शास्त्रावाट सूचनाहरु संकलन गर्नुपर्ने)					
३.१ स्वास्थ्य सेवाको अवस्था					
३.१.१ स्वास्थ्य सुविधाका किसिम		मनवनहरु		पर्याप्त जनशक्ति(दरबन्दी)	
जम्मा सङ्ख्या	जम्मा क्षति सङ्ख्या	छ	छैन	छ	छैन
३.१.१ स्वास्थ्य चौकी					
३.१.२ उपस्वास्थ्य चौकी					
३.१.३ प्रारम्भिक उपचार केन्द्र					
३.१.४ अस्पताल					
३.१.५ गाउँउघर क्लिनिक					

खण्ड २) संख्या ४३ स्थानीय राजपत्र भाग २ मिति २०७५।१।२४

४. जनसङ्ख्या विवरण (लेखाजोखाको क्रममा बडातहबाट संकलित सूचना)				
४.१ बडाको जम्मा जनसङ्ख्या				
४.२ समान्यतया जम्मा प्रभावित सङ्ख्या				
४.३ विपद्का कारणले वास नभएको जम्मा घरधुरी सङ्ख्या				
४.४ महिला घरमूली हुने घरधुरी सङ्ख्या				
४.५ सुरुक्षी / दुय खुवाउँडे गरेका महिलाहरूको सङ्ख्या				
४.६ अति प्रभावित जनसङ्ख्या	महिला	पुरुष	जम्मा	वालक
४.६.१ विपद्का कारण सुरुक्षी हुनेहरूको सङ्ख्या				
४.६.२ विपद्का कारण घाइते हुनेहरूको सङ्ख्या				
४.६.३ विपद्का कारण वेपता हुनेहरूको सङ्ख्या				
४.७ प्रभावित समूह वा संकटापन्न समूह	महिला	पुरुष	जम्मा	
४.७.१ ६० वर्ष भन्दा माथिका वढवृद्धा				
४.७.२ ६० वर्ष भन्दा माथिका एकल वढवृद्धा				
४.७.३ १८ वर्ष भन्दा मुनिका किशोर किशोरी				
४.७.४ अपाङ्गता भएका व्यक्तिहरू				
यदि अन्य थप केही भएमा				

नोट : प्रश्न नं ५ देखि १५ सम्म Cluster संग सम्बन्धित सूचना लक्षित समूह छलफल र समुदायको मुख्य सरोकारवाला व्यक्तिहरूको अन्तर्वार्ताबाट भर्न सकिन्छ ।

५. आवास तथा गैरिकाच समग्रीहरू		
५.१ बडा तहमा लेखाजोखा गरिएको जम्मा घरधुरी सङ्ख्या		
५.२ घरहरू कुन अवस्थामा क्षति भएको घर जम्मा सङ्ख्या (जहाँ बसोवास योग्य छैन)		
५.२.१ पर्ण रूपमा क्षति भएको घर जम्मा सङ्ख्या (जहाँ बसोवास योग्य छैन)		
५.२.२ आशिक रूपमा क्षति भएको जम्मा घर सङ्ख्या (तत्काल वस्नका लागि सुरक्षित नभएको)		
५.२.३ सामान्य क्षति भएको जम्मा घर सङ्ख्या (सामान्य ममतसभार आवश्यक पर्ने)		
५.३ के सामुदायिक आश्रयस्थलमा सरसफाई तथा पारीको व्यवस्थाउपतन्त्र छन् ?		
५.३.१ <input type="checkbox"/> छ ५.३.२ <input type="checkbox"/> छैन		
५.४ यदि छ भए प्रभावित बडा अवश्यक बडाको वरिपरि कर्ति क्षमताका सामुदायिक भवनमाप्रभावितहरूलाई राख्न सक्ने गरी उपलब्ध छन् ?(आश्रयस्थलको लागि)	कर्ति सङ्ख्यामा आश्रय दिन सकिन्छ	
५.४.१ समुदायिक भवन (कर्ति सङ्ख्यामा आश्रय दिन सकिन्छ)		
५.४.२ अन्य परिवाह Host Family (कर्ति सङ्ख्यामा आश्रय दिन सकिन्छ)		
५.४.३ अन्य (कर्ति सङ्ख्यामा आश्रय दिन सकिन्छ)		
५.५ प्रभावित समुदायको लागि तत्कालै आवश्यक गैरखाच सामग्रीहरू (बडा स्तरीय अनुमानित सङ्ख्या)		
विवरण	अनुमानित सङ्ख्या	
५.५.१ तारपोलिन (त्रिपाल)		
५.५.२ बल्यांकेट / कम्बल		
५.५.३ खाना पकाउने भाडाकडा		
५.५.४ लगाफाटा / ओछायाउने करा		
५.५.५ गैहखाच राहत सामग्री किट		
५.५.६ आपतकालीन आवासका लागि सामग्रीहरूको किट		
५.५.७ अन्य (खुलाउनुस)		
५.६ आश्रयस्थलको लागि आवश्यक स्थानीय श्रोत साधनहरू		
५.६.१ बास	<input type="checkbox"/> छ	<input type="checkbox"/> छैन
५.६.२ काठ	<input type="checkbox"/> छ	<input type="checkbox"/> छैन
५.६.३ फलाम वा डण्डी वा RCC Piller	<input type="checkbox"/> छ	<input type="checkbox"/> छैन
५.६.४ अन्य (खुलाउनुस)	<input type="checkbox"/> छ	<input type="checkbox"/> छैन
यदि अन्य थप केही भएमा		

खण्ड २) संख्या ४३ स्थानीय राजपत्र भाग २ मिति २०७५/११/२४

६. घरेल खाच सुरक्षा														
६.१ कति प्रतिशत घरधुरीले कति प्रतिशत आपां खाचान भण्डारण नोक्सान भएको छ ? (उदाहरण ४० प्रतिशत घरधुरीले १०० प्रतिशत)														
खाचान भण्डार नोक्सान प्रतिशत ६.१.१ २० प्रतिशत खाचान भण्डार नोक्सान ६.१.२ ५० प्रतिशत खाचान भण्डार नोक्सान ६.१.३ ७५ प्रतिशत खाचान भण्डार नोक्सान ६.१.४ १०० प्रतिशत खाचान भण्डार नोक्सान ६.२ के खाना पकाउनको लागि समुदायसँग इन्थन छ ?														
६.२.१ छ <input type="checkbox"/> यदि छ भने कस्ता प्रकारका इन्थन प्रयोग भएका छन् ? <table style="margin-left: 20px; border-collapse: collapse;"> <tr><td>६.२.१.१ दाउग <input type="checkbox"/></td><td>६.२.२ छैन <input type="checkbox"/></td></tr> <tr><td>६.२.१.२ कोडला <input type="checkbox"/></td><td></td></tr> <tr><td>६.२.१.३ माइटेल <input type="checkbox"/></td><td></td></tr> <tr><td>६.२.१.४ र्यास <input type="checkbox"/></td><td></td></tr> <tr><td>६.२.१.५ वायो र्यास <input type="checkbox"/></td><td></td></tr> <tr><td>६.२.१.६ अन्य <input type="checkbox"/></td><td></td></tr> </table>			६.२.१.१ दाउग <input type="checkbox"/>	६.२.२ छैन <input type="checkbox"/>	६.२.१.२ कोडला <input type="checkbox"/>		६.२.१.३ माइटेल <input type="checkbox"/>		६.२.१.४ र्यास <input type="checkbox"/>		६.२.१.५ वायो र्यास <input type="checkbox"/>		६.२.१.६ अन्य <input type="checkbox"/>	
६.२.१.१ दाउग <input type="checkbox"/>	६.२.२ छैन <input type="checkbox"/>													
६.२.१.२ कोडला <input type="checkbox"/>														
६.२.१.३ माइटेल <input type="checkbox"/>														
६.२.१.४ र्यास <input type="checkbox"/>														
६.२.१.५ वायो र्यास <input type="checkbox"/>														
६.२.१.६ अन्य <input type="checkbox"/>														
६.३ खाच सुरक्षाको दृष्टिकोणले कुन समूह बढी संकटापन अवस्थामा छन् ? <table style="margin-left: 20px; border-collapse: collapse;"> <tr><td>६.३.१ वालवालिका <input type="checkbox"/></td><td>६.३.२ जेठ नागरिक घरमूल भएका घरधुरी <input type="checkbox"/></td></tr> <tr><td>६.३.३ माहिला घरमूल भएका घरधुरी <input type="checkbox"/></td><td>६.३.४ अपाङ्गता भएका घरधुरी <input type="checkbox"/></td></tr> <tr><td>६.३.५ अन्य -खुलाउनुस <input type="checkbox"/></td><td></td></tr> </table>			६.३.१ वालवालिका <input type="checkbox"/>	६.३.२ जेठ नागरिक घरमूल भएका घरधुरी <input type="checkbox"/>	६.३.३ माहिला घरमूल भएका घरधुरी <input type="checkbox"/>	६.३.४ अपाङ्गता भएका घरधुरी <input type="checkbox"/>	६.३.५ अन्य -खुलाउनुस <input type="checkbox"/>							
६.३.१ वालवालिका <input type="checkbox"/>	६.३.२ जेठ नागरिक घरमूल भएका घरधुरी <input type="checkbox"/>													
६.३.३ माहिला घरमूल भएका घरधुरी <input type="checkbox"/>	६.३.४ अपाङ्गता भएका घरधुरी <input type="checkbox"/>													
६.३.५ अन्य -खुलाउनुस <input type="checkbox"/>														
६.४ के बजारसम्म पुनर सकिन्दू र बजार खुलेका छन् ? <table style="margin-left: 20px; border-collapse: collapse;"> <tr><td>६.४.१ छ <input type="checkbox"/></td><td>६.४.२ छैन <input type="checkbox"/></td></tr> <tr><td colspan="2">यदि छन् भने कति टाढाका बजार सचारू छन् ? / यदि छैन भने कारण उल्लेख गर्नुहोस :</td></tr> </table>			६.४.१ छ <input type="checkbox"/>	६.४.२ छैन <input type="checkbox"/>	यदि छन् भने कति टाढाका बजार सचारू छन् ? / यदि छैन भने कारण उल्लेख गर्नुहोस :									
६.४.१ छ <input type="checkbox"/>	६.४.२ छैन <input type="checkbox"/>													
यदि छन् भने कति टाढाका बजार सचारू छन् ? / यदि छैन भने कारण उल्लेख गर्नुहोस :														
६.५ कति घरपालुवा जनावरहरु क्षति भएका छन् ? <table style="margin-left: 20px; border-collapse: collapse;"> <tr><td>६.५.१ पशु-गाई <input type="checkbox"/></td><td>गो <input type="checkbox"/></td><td>मैरी <input type="checkbox"/></td><td>छलफल गरिएका घरधुरीको प्रतिशत</td></tr> </table>			६.५.१ पशु-गाई <input type="checkbox"/>	गो <input type="checkbox"/>	मैरी <input type="checkbox"/>	छलफल गरिएका घरधुरीको प्रतिशत								
६.५.१ पशु-गाई <input type="checkbox"/>	गो <input type="checkbox"/>	मैरी <input type="checkbox"/>	छलफल गरिएका घरधुरीको प्रतिशत											
६.५.२ खाचा/मेडा ६.५.३ बैरे ६.५.४ पीक -हाँस <input type="checkbox"/> कुखरा <input type="checkbox"/> ६.५.५ अन्य <input type="checkbox"/>														
६.६ घरपालुवा जनावरहरुको लागि आश्रयस्थलको व्यवस्था ६.६.१ छ <input type="checkbox"/> ६.६.२ छैन <input type="checkbox"/>														
६.७ माहामारी फैलने सम्भावना (घरपालुवा जनावरहरुबाट) कस्तो छ ? <table style="margin-left: 20px; border-collapse: collapse;"> <tr><td>६.७.१ छ <input type="checkbox"/></td><td>६.७.२ छैन <input type="checkbox"/></td></tr> </table>			६.७.१ छ <input type="checkbox"/>	६.७.२ छैन <input type="checkbox"/>										
६.७.१ छ <input type="checkbox"/>	६.७.२ छैन <input type="checkbox"/>													
यदि अन्य थप केही भएमा														
७. पानी तथा सरकफाई														
७.१ पानीको आपूर्ति व्यवस्था														
७.१.१ कति प्रतिशत प्रभावित जनसङ्ख्याले शुद्ध पिउने पानीमा पहुच छ ? प्रतिशत पानीको उपलब्धता (ैरिनक १५ लिटर / प्रतिवर्षीकृति / प्रति दिन)														
७.१.२ पिउने पानीको प्रारम्भिक स्रोत <table style="margin-left: 20px; border-collapse: collapse;"> <tr><td>चालु अवस्थामा</td><td>प्रतिशत</td></tr> <tr><td>छ</td><td>छैन</td></tr> </table>			चालु अवस्थामा	प्रतिशत	छ	छैन								
चालु अवस्थामा	प्रतिशत													
छ	छैन													
७.१.२.१ खुला कुबा														
७.१.२.२ टाववेल/हाते पम्प														
७.१.२.३ भरना														
७.१.२.४ खोला														
७.१.२.५ पोखरी														
७.१.२.६ खानेटयाइकोबाट बितरण														
७.१.२.७ पाइप खानेपानी प्राणीलाई														
७.१.२.८ अन्य														
७.१.३ पानीको श्रोतको अवस्था <table style="margin-left: 20px; border-collapse: collapse;"> <tr><td>७.१.३.१ चालु <input type="checkbox"/></td><td>७.१.३.२ बिंगाएको (मर्मतसम्मार गरेर प्रयोग गर्न सकिने) <input type="checkbox"/></td></tr> <tr><td>७.१.३.३ प्रदूषित भएको <input type="checkbox"/></td><td>७.१.३.४ पूर्ण क्षति भएको <input type="checkbox"/></td></tr> <tr><td>७.१.३.५ धमलो पानी <input type="checkbox"/></td><td></td></tr> </table>			७.१.३.१ चालु <input type="checkbox"/>	७.१.३.२ बिंगाएको (मर्मतसम्मार गरेर प्रयोग गर्न सकिने) <input type="checkbox"/>	७.१.३.३ प्रदूषित भएको <input type="checkbox"/>	७.१.३.४ पूर्ण क्षति भएको <input type="checkbox"/>	७.१.३.५ धमलो पानी <input type="checkbox"/>							
७.१.३.१ चालु <input type="checkbox"/>	७.१.३.२ बिंगाएको (मर्मतसम्मार गरेर प्रयोग गर्न सकिने) <input type="checkbox"/>													
७.१.३.३ प्रदूषित भएको <input type="checkbox"/>	७.१.३.४ पूर्ण क्षति भएको <input type="checkbox"/>													
७.१.३.५ धमलो पानी <input type="checkbox"/>														
७.१.४ पानीको वैकल्पिक व्यवस्था छ ? छ <input type="checkbox"/> छैन <input type="checkbox"/>														
यदि छ भने <table style="margin-left: 20px; border-collapse: collapse;"> <tr><td>७.१.४.१.१ प्रभावित समुदाय बैखि कति दूरीमा छ</td><td></td></tr> <tr><td>७.१.४.१.२ स्रोत, ठाउं र पानी गुणस्तरको सफापन वा ध्रुमलोपनको अवस्था</td><td></td></tr> <tr><td>७.१.४.१.३ न्यूनतम शुद्ध पानी बितरणका लागि अन्य आवश्यक पर्ने सामग्रीहरु (पौत्रिक सामग्रीहरु)</td><td></td></tr> </table>			७.१.४.१.१ प्रभावित समुदाय बैखि कति दूरीमा छ		७.१.४.१.२ स्रोत, ठाउं र पानी गुणस्तरको सफापन वा ध्रुमलोपनको अवस्था		७.१.४.१.३ न्यूनतम शुद्ध पानी बितरणका लागि अन्य आवश्यक पर्ने सामग्रीहरु (पौत्रिक सामग्रीहरु)							
७.१.४.१.१ प्रभावित समुदाय बैखि कति दूरीमा छ														
७.१.४.१.२ स्रोत, ठाउं र पानी गुणस्तरको सफापन वा ध्रुमलोपनको अवस्था														
७.१.४.१.३ न्यूनतम शुद्ध पानी बितरणका लागि अन्य आवश्यक पर्ने सामग्रीहरु (पौत्रिक सामग्रीहरु)														

खण्ड २) संख्या ४३ स्थानीय राजपत्र भाग २ मिति २०७५।१।२४

७।४ प्रभावित परिवारसंग सानेपानी भण्डारको लागि प्रयोग गर्न घरपरिवारमा विकौं भएको भाँडो उपलब्ध छ कि छैन ?
७।५।१ छ <input type="checkbox"/> ७।५।२ छैन <input type="checkbox"/>
७।२ सरसफाइसम्बन्धी सवित्रा
७।२।१ कर्ति प्रीतशत्रु प्रभावित समदायको सरसफाइ सेवामा उपयोगी पहुँच छ (जस्तै शौचालय) ?% प्रीतशत्रु
पौटि गर्ने स्रोतहरू स्थानीय निकाय र सेवादाताहरूसंग अन्तर्वार्ता आदि । संभव भएमा समदायबाट पौटि गर्ने र अवलोकन पनि गर्ने ।
७।२।१ कर्ति परिवारको लागि सरसफाइका सामग्रीहरू (साबून, रुमाल वा तीतिया, न्यापारिन आदि) को आवश्यकता छ ?परिवार सदृश्या
याद अन्य धर्य केही भएमा

८. संरक्षण							
८।। विस्थापित समदायको अनुमानित सदृश्या ?							
८।२ विस्थापित समदायहरूबाट भएको (स्थान)							
८।३ अभिभावक विहिन विस्थापित बालबालिकाको सदृश्या ?							
८।४ प्रभावित स्थान परिवारको दरता प्रक्रिया छ ?							
८।४।१ छ <input type="checkbox"/> ८।४।२ छैन <input type="checkbox"/>							
८।५ हालको अवस्थामा (विपद् पश्चात) सकटापन्न सम्हारको मूल्य सरोकारको विप्रयहरू के के हुन ?							
वढी सकटापन्न सम्हार	आश्रय स्थलमा सुरक्षा	खाना /पानी	स्वास्थ्य/ शिक्षा	शारीरिक सुरक्षा/हिमा रहित SGBN	मानासिक सहयोग	बाल श्रम/ बैचाविखन	अन्य SGBN
८।५।१ ५ वर्ष मूलिका बालबालिका							
८।५।२ ६ देखि १८ वर्ष उमेर सम्हारका							
८।५।३ किक्षोर विशेषीहरू (१९ देखि २५ वर्ष)							
८।५।४ बढुवढाहरू (६० वर्ष भन्ना माधिका)							
८।५।५ अपाङ्गता भएका व्यक्तिहरू							
८।५।६ गमनवती/घुम चसाउदे गरेका महिला							
८।५।७ अन्य सकटापन्न सम्हार							
८।६ माथाका सरलताका सबालहरूमा सहयोगी निकायहरूको नाम							
याद अन्य धर्य केही भएमा							

९. पोषण (यादि सभव भए महिला स्वास्थ्य स्वयंसेवक वा स्थानीय स्वास्थ्य कर्मचारीलाई सोझे)				
९।। प्रभावित वडामा रहेको गर्भवती र दूध खुसाउदै गरेका आमाहरूको सदृश्या ? (मायियाट लिन सकिन्दै)				
एक वर्षमानिका बालबालिकालाई कन खाना खुवाउने गरिएको छ (थ्रैजसो खुवाउने खाना पहिला उल्लेख गर्ने)				
९।२ प्रभावित वडामा तालिम प्राप्त पोषणका परामर्शदाताको सदृश्या ?				
९।३ प्रभावित वडामा कुपोषण भएका बालबालिकाहरूको सदृश्या ?				
९।४ समदाय स्तरमा पर्याप्तमात्रामा व्यवस्थापन क्षमता छ ? छ <input type="checkbox"/> छैन <input type="checkbox"/>				
९।५ खेल जम्माको ५ वर्ष मूलिका बच्चाहरूलाई कस्तो प्रकारको र कैति मात्रामा खाना खुवाउने गरिएको छ ?				
उमेर	विपद् अधि	विपद् पश्चात		
	प्रकार	मात्रा	प्रकार	मात्रा
६ देखि ११ महिना				
१२ देखि ५५ महिना				
९।६ समदायमा हाल आमाको द्रुत खुवाउन कम भएको अथवा रोकिएको अवस्था छ ? छ <input type="checkbox"/> छैन <input type="checkbox"/>				
९।६।३ याद छ भए कारण खुलाउनहोसः				
९।७ आमाका द्रुत नभएकोअवस्थामाके कस्तो खाना खुवाउने गरिएको छ ?				
९।७।१ ६ महिना भन्ना कमका बालबालिकाहरूलाई				
९।७।२ देखि २४ महिना भन्ना कमका बालबालिकाहरूलाई				
याद अन्य धर्य केही भएमा				

१०. स्वास्थ्यसम्बन्धी प्रमुख समस्या				
१०।। भाडा पछाला				
१०।।। अतिवाको सक्रमण				
१०।।।। बान्ता				
१०।।।।। जल बिनयोजन				
१०।।।।। लप्ति कोटीकाहु				
१०।।।।। ज्वरो				
१०।।।।। कफ खोकी र ज्वरो(ARI)				
१०।।।।। छालाको सइक्रमण				
१०।।।।। चाटपटक				
१०।।।।। वच्चा पाउँडा आमा वा वच्चाको मूल्य				
१०।।।।। मानासिक विरामी				

खण्ड २) संख्या ४३ स्थानीय राजपत्र भाग २ मिति २०७५/११/२४

१०.१.१२ सरुवा रोग (खुलाउनस)								
१०.१.१३ नसने रोग (खुलाउनस)								
१०.१.१४ अन्य केवळ								
१०.२ औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता								
१०.२.१ औषधि <input type="checkbox"/> पर्याप्त <input type="checkbox"/> अपर्याप्त				१०.२.२ इक्युपमेण्ट तथा सामग्रीहरु (स्टेचर सहित) <input type="checkbox"/> पर्याप्त <input type="checkbox"/> अपर्याप्त				
आवश्यकता खुलाउनहोस्				आवश्यकता खुलाउनहोस्				
१०.३ सचालनमा रहेका निजिकैका स्वास्थ्य सुविधाहरू								
स्वास्थ्य सुविधाका प्रकार	क्षतिग्रस्त		पर्याप्त कर्मचारी		पहुँच		विचर आपूर्ति	
	छन्	छैनन्	छन्	छैनन्	छन्	छैनन्	छन्	छैनन्
१०.३.१ उपस्वास्थ्य / स्वास्थ्य चौकी	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>
१०.३.२ प्रार्थामिक स्वास्थ्य संस्था	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>
१०.३.३ अस्पताल	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>
१०.३.४ निजी क्लिनिक	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>	<input type="checkbox"/>
१०.४ उक्त स्वास्थ्य संस्थाहरूमा कसले सेवा प्रदान गरैछ ?								
नसे <input type="checkbox"/> डाक्टर <input type="checkbox"/> माहिला स्वास्थ्य स्वयम सेविका <input type="checkbox"/> पारा मेडिकल <input type="checkbox"/>								
१०.४.५ अरु (खुलाउन)								
१०.५ उक्त स्थानमा कैनै मात्रामारी वा भिन्नै प्रकारको रोग फैलिएको सूचना वा हल्ला छ ?								
१०.५.१ छ <input type="checkbox"/> (खुलाउने) १०.५.२ छैन <input type="checkbox"/>								
१०.६ उक्त स्थानमा कैनै कैनै संक्रमण नहने तत्वहरूको सूचना आएको छ ? (जैविक, रासायनिक, आणविक, विकिरण, विपाक्त वा टोकिसन)								
छ <input type="checkbox"/> (खुलाउने) छैन <input type="checkbox"/>								
यदि अन्य थप केही भएमा								
११. शिक्षा								
१२.१ समुदायमा कक्षा सचालन भइरहेका र विद्यार्थीहरु सहभागी भइरहेको छन् कि छैनन ? <input type="checkbox"/> छ <input type="checkbox"/> छैन								
१२.२ समुदायमा विद्यालयको अवस्था कस्तो रहेको छ ?								
<input type="checkbox"/> पूर्ण: क्षतिग्रस्त, वर्तमान अवस्थाम प्रयोग गर्ने नसकिने <input type="checkbox"/> आशिक रूपमा शक्ति, प्रयोग गर्ने नसकिने <input type="checkbox"/> आशिक रूपमा शक्ति, केही ममत पश्चात प्रयोग गर्न सकिने <input type="checkbox"/> पानीले धेरिएको र केही ममत पछि, प्रयोग गर्न सकिने <input type="checkbox"/> प्रभावित नएको ।								
११.१ वडास्तरमा शक्ति भएका विद्यालयहरु				११.२ शक्ति भएका खानेपानी तथा सरसफाई सुविधाहरूको संख्या				
तह	संख्या		११.२.१ खानेपानी	११.२.२ शोचालय				
११.१.१ बाल विकास केन्द्र (ECD)								
११.१.२.१ देखि ८ कक्षा सम्म								
११.१.३.१ देखि १२ कक्षा सम्म								
११.१.३ उच्च शिक्षा								
११.४ प्रभावित विद्यार्थी र शिक्षकको संख्या (लिङ्गको आधारमा):								
तह	विद्यार्थी			शिक्षक				
	छात्र	छात्रा	पूर्ण	माहिला				
११.३.१ बाल विकास केन्द्र (ECD)								
११.३.२.१ देखि ८ कक्षा सम्म								
११.३.३.१ देखि १२ कक्षा सम्म								
११.३.३ उच्च शिक्षा								
११.४ समुदायमा प्रभावित विद्यालयहरूको अवस्था ?	संख्या							
११.४.१ पूर्ण शक्ति भएका विद्यालयहरूको संख्या (प्रयोगमा आउन नसक्ने)								
११.४.२ आशिक शक्ति भएका विद्यालयहरूको संख्या (तत्काले प्रयोग गर्न असुरक्षित)								
११.४.३ सामान्य शक्ति भएका विद्यालयहरूको संख्या (सामान्य ममत पछि प्रयोगमा गर्न सुरक्षित)								
११.४.४ दुवान भएका विद्यालयहरूको संख्या जुन केही समय पश्चात प्रयोगमा आउन सक्छ								
११.५ विद्यालय आश्रयस्थलको रूपमा प्रयोग भएका छन् ? छ <input type="checkbox"/> छैन <input type="checkbox"/>								
११.५.१ यदि छन् भने कति बटा विद्यालयहरू आश्रयस्थलको रूपमा प्रयोग भएको होला ?								
यदि अन्य थप केही भएमा								

खण्ड २) संख्या ४३ स्थानीय राजपत्र भाग २ मिति २०७५/११/२४

१२. आपतकालीन सम्वार									
१२.१ प्रभावित बडा वा समदायमा सुरक्षाका लागि कस्ता संचारका माध्यमहरु संचालन अवस्थामा छन् ?		संचारका माध्यमहरु		सेवाको अवस्था					
१२.१.१ रेडियो रुम सेवा २४x७		छ <input type="checkbox"/> छैन <input type="checkbox"/>		कैफियत					
१२.१.२ टेलिफोन		छ <input type="checkbox"/> छैन <input type="checkbox"/>							
१२.१.३HF/VHF Radio/HAM Radio		छ <input type="checkbox"/> छैन <input type="checkbox"/>							
१२.१.४ स्मार्टलाइट फोन		छ <input type="checkbox"/> छैन <input type="checkbox"/>							
१२.१.५ ईन्सरेन्ट		छ <input type="checkbox"/> छैन <input type="checkbox"/>							
१२.२ प्रभावित बडा वा समदायहरुले प्रयोग गर्ने कस्ता संचारका माध्यमहरु संचालन अवस्थामा छन् ?									
संचारका माध्यमहरु		सेवाको अवस्था		कैफियत					
१२.२.१ रेडियो/एफ एम									
१२.२.२ टेलिरिमिजन									
१२.२.३ मोबाइल फोन									
१२.२.४ टेलिफोन									
१२.२.५ कटवाल									
यदि अन्य थप केही भएमा									
१३. बन्दोबस्ती (Logistic)									
१३.१ के सम्पूर्ण प्रभावित क्षेत्रहरु मानवीय सहयोगको बोकेमा काम गर्ने सघसंस्थाहरुको पहुँचमा छन् ?									
१३.१.१ छन् <input type="checkbox"/> १३.१.२ आहा छैन <input type="checkbox"/> १३.१.३ केही छन् <input type="checkbox"/> १३.१.४ पुरा छन् <input type="checkbox"/>									
यदि प्रभावित क्षेत्र पूर्ण वा आशिकरूपमा पहुँचमा छन् भने केही विवरण सहित नवमा संलग्न गर्नु होला									
अनुमानित विच्छिन्नत संख्या जम्मा १३.१.१ पुरुष १३.१.२ महिला									
१३.२ विपद्ध पश्चात लगाते प्रभावित बडाहरुमा के आधारभूत व्यवस्थापनका सुविधाहरु संचालनमा छन् ?									
(उपयुक्तमा ठीक चिन्ह लगाउनुस।)									
व्यवस्थापन									
१३.१.१ ईन्यन स्टेनन (Petrol Pump)		छैन		आहां छैन					
१३.१.२ विद्युत									
१३.१.३ बैंकलिम्क उज्जा									
१३.१.४ बाटोलाको सुविधा									
१३.१.५ यातायातको माध्यम									
१३.१.६ वाय सेवा									
१३.१.७ अन्य									
होलिकेटरको लागि आकर्स्मिक अवतरण गर्ने स्थानको सम्भावना र अन्य विस्तृत जानकारी भए अलगौं कागजमा संलग्न गर्नुहोला।									
GPS coding पनि गर्नुहोला।									
१३.२ विद्युत भए लगातै देखि समदायमा व्यवस्थापन सम्बन्धी मध्य समस्या के होला ? (उपयुक्तमा ठीक चिन्ह लगाउनुस।)									
१३.२.१ लिंगो शिर्षो <input type="checkbox"/> १३.२.२ यारी बन्न <input type="checkbox"/> १३.२.३ पहिरो <input type="checkbox"/> १३.२.४ पुल विर्गप्रको भक्तिकर्ता <input type="checkbox"/>									
१३.२.५ बाटो संचालनमा १३.२.६ ईन्यन उपलब्ध १३.२.७ एयरपोर्टको धावनमार्ग १३.२.८ नदी जतातते १३.२.९ अन्य <input type="checkbox"/>									
नरहेको <input type="checkbox"/>									
नभएको <input type="checkbox"/>									
विग्रह भए सम्म विस्तृत जानकारीहरु अलगौं कागजमा संलग्न गर्नुहोला									
१३.४ त्वास क्षेत्रमा संरचनाहरुको अवस्था कस्तो छ ? (उपयुक्तमा ठीक चिन्ह लगाउनुस।)									
सेवा प्रदान गर्नेको लागि प्रयोग भएका		पूर्ण नष्ट (अब्र		आधिक शति					
संरचनाहरु		प्रयोगमा आउन		(ताकाल प्रयोगका लागि पश्चात प्रयोग गर्ने असरक्षित)					
नसक्ने)									
१३.४.१ गोदाम घर									
१३.४.२ सरकारी भवनहरु									
१३.४.३ व्यातिरिक्त भवनहरु									
१३.४.४ इन्जन स्टेसनहरु									
१३.४.५ उद्योग कारखाना भवनहरु									
१३.४.६ अवचुत स्टेसनहरु र टार्म्पिनसनहरु									
१३.४.७ विमानस्थल (एयरपोर्ट)									
१३.४.८ हालिकेटर रालि स्थान									
१३.४.९० अन्य									
सम्मव भएसम्म विस्तृत जानकारीहरु अलगौं कागजमा संलग्न गर्नुहोला									
यदि अन्य थप केही भएमा									

खण्ड २) संख्या ४३ स्थानीय राजपत्र भाग २ मिति २०७५।१।२४

१४. आश्रय स्थल समन्वय तथा व्यवस्थापन (Camp Coordination and Management)		
१४.१ बडा स्तरको अनुसारित विस्थापित संख्या	१४.१.१ पुरुष	१४.१.२ महिला
१४.२ बडा स्तरको विपद् प्रभावित विस्थापित संख्या	महिला	पुरुष
१४.२.१ ५ वर्ष मनिका बालबालिका		
१४.२.२ ५ वर्षदेखि १८ वर्ष सम्मका		
१४.२.३ ६० वर्ष भन्दा माथिका बुद्धिवद्धा		
१४.२.४ अपार्टमेन्ट भएका		
१४.२.५ अति विरामी		
१४.२.६ गर्भवती/ दृढ़ चसाउदै गरेका महिलाहरु		
१४.३ विस्थापितहरूले बसोबास गरिरहेको स्थान		
१४.३.१ स्थानको नाम	१४.३.२ अक्षांश Latitude	१४.३.३ देशान्तर Longitude
१४.३.४ उच्चता Altitude	१४.३.५ निकटतम सुरक्षा निकाय अवस्थित स्थान सम्मको दूरी कि.मी./कोप	
१४.४ विस्थापितहरूले बसोबास गरिरहेको स्थलका प्रकार		
१४.४.१ स्वस्थापित	१४.४.२ योजनावद्	१४.४.३ सकलन क्षेत्र <input type="checkbox"/>
१४.५ विस्थापितहरूले बसोबास गरिरहेको स्थानको स्थानित्व		
१४.५.१ वर्तिगत <input type="checkbox"/>	१४.५.२ सार्वजनिक <input type="checkbox"/>	१४.५.३ अन्य (खुलाउने) <input type="checkbox"/>
१४.६ विस्थापितहरूको दर्ता	१४.६.१ छ <input type="checkbox"/>	१४.६.२ छैन <input type="checkbox"/>
यदि अन्य थप केही भएमा		

१५. हाल प्रभावित समुदायमा उपलब्ध राहत सहयोगहरु		
१५.१ प्रभावित समुदायहरूले कै सहयोग पाइरहेका छन् ? छन् <input type="checkbox"/> छैन <input type="checkbox"/>		
१५.१.१ यदि छन् भने कसले प्रदान गरैछ ?		
१५.१.२.१ यदि छैन भने विवरण गर्ने कैने योजना छ ?		
१५.२ सबै प्रभावित समुदायहरूलाई(नियमितरूपमा) विपद् र राहत/सहयोगको बारेमा जानकारी गराइसकेका छन् ? छन् <input type="checkbox"/> छैन <input type="checkbox"/>		
१५.३ के समुदायमा व्यवस्थापन समिति गठन भएको छ ? छ <input type="checkbox"/> छैन <input type="checkbox"/>		
यदि अन्य थप केही भएमा		

अनुसूची- ८

केन्द्रमा रहने कर्मचारीको विवरणको ढाँचा

केन्द्रमा रहने कर्मचारीको विवरणको नमूना निम्नबमोजिम हुनेछ :

क्र.सं.	पद	संख्या
१	केन्द्र प्रमुख (उप-महानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृत स्तरको कर्मचारी)	१
२	सूचना तथा सञ्चार अधिकृत	१
३	प्रशासन सहायक	१
४	नगरप्रहरी	२ (न्यूनतम)
५	परिचर	१

अनुसूची- ९

केन्द्रमा रहने सामग्रीको विवरण

केन्द्रको सञ्चालनका लागि निम्न सामग्री नियमित रूपमा प्रयोग हुनेछन् :

- ❖ कम्तिमा ७ दिनका लागि पुग्ने खाद्यान्न तथा पानी
- ❖ आपतकालीन समयको लागि चाहिने अत्यावश्यक औषधि तथा महिला, शिशुलाई आवश्यक सेनिटरी प्याड, डाइपर जस्ता सामग्री
- ❖ केन्द्र सञ्चालनका लागि आवश्यक कार्यालय तथा मसलन्द सामग्रीहरु
- ❖ आपतकालीन समयमा उद्धारका लागि चाहिने अन्य सामग्रीहरु
- ❖ सूचना सञ्चारका लागि देहाय बमोजिमका न्यूनतम सामग्री
- टेलिफोन
- रेडियो सेट
- सेटलाइट फोन
- कम्प्युटर
- प्रिन्टर
- इन्टरनेट सुविधा
- पावर व्याकअपका लागि जेनेरेटर र/वा सौर्य ऊर्जा
- इन्धन (जेनेरेटर तथा अन्य प्रयोजनका लागि)

उल्लिखित सामानको विवरण नियमित रूपमा अद्यावधिक गरी जिन्सीको जिम्मेवार कर्मचारीले लगत राख्ने व्यवस्था मिलाइनेछ । मेसिनरी सामग्रीको सञ्चालन विधि सम्बन्धी जानकारी सरल भाषामा लेखेर उपकरण संगैको भित्तामा टाँसेर राखिनेछ । सबै उपकरणहरुको सञ्चालन विधि पुस्तिकाहरु सञ्चार कक्षमा राखिनेछ । त्यस्ता उपकरणहरुको व्याट्रि चार्ज भए नभएको र चालु हालतमा भए नभएको विषयमा नियमित रूपमा परिक्षण गरी कुनै सामग्री अन्यत्र कतै सापटी लगिएमा सो को अभिलेख राख्ने ।

आज्ञाले,
सन्तवहादुर सुनार
प्रमुख प्रशासकीय अधिकृत